

नवा



नवा जनाचेतना

NAWA JANACHETANA NATIONAL DAILY राष्ट्रिय दैनिक



सौन्दर्य प्रतियोगिताको जगता अमिएर फिल्म सरगको यात्रा तय गरेका एकाधिको मात्र करिआर सुखद देखिएको छ। प्रायः फिल्मको असफलताले संकटको अवस्थामा छन्। सन् २०१२ की मिस इन्डिया शैक्षणिक विजेता शुभेच्छा खइकालाई पनि फिल्मको श्रृंखलाबद्द असफलताले ठूलो धरका दिएको छ। निर्देशक गोविन्द सिंह भण्डारीले उनलाई फिल्म प्रेमांगा अर्को अवसर दिए। तर, यसपटक पनि शुभेच्छा सफलता महसुस गर्नेबाट बचित भइन्।

आजको विचार...

नेपाली...
(दुई वेजमा)
प्रा. डा. तीर्थप्रसाद मिश्र

जगताहेर कुरा हो, जात वर्षसरण अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सरबन्धमा थिए। सामाजिक सञ्जालदेखि मिडिया अन्तर्वासिरम प्रेम पोस्टिङ्को हुन्थयो। तर, जात वर्ष दुवैले प्रेम सरबन्धलाई पूर्णविराम लगाए। सौगात र सृष्टिशीघ्रको सरबन्ध दुदगुको कारण खुलेको छैन। तर, ब्रेकअपको पीडाबाट बाहिर निस्कन सौगातले ध्यानको सहारा लिएका रहेछन्। हरेक सरबन्धले मानिसको जीवी र व्यावसायिक जीवनमा ठूलो असर पार्ने उनको बुझाई छ। सौगातलाई सरबन्ध दुदगुको पछाडि धेरै कारण हुन्छन् भन्ने लाग्छ।

फिल्म प्रेमांगा अर्को अवसर दिए। तर, यसपटक पनि शुभेच्छा सफलता महसुस गर्नेबाट बचित भइन्।

वर्ष २८ अंक १७५ २०२० माघ ८ गते मंगलबार 23 January 2024, Tuesday पृष्ठ संख्या ४ मूल्य रु ५/-

साक्षिप्त समाचार

एसईई चैत १५ गतेदेखि हुने



पाल्पा, माघ ८/यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते विश्ववारदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका १० ले सोमवार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो।

परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थी सहभागी हुन आवेदन दिएका छन्। पहिलो दिन अनिवार्य अंगेजी, दोस्रो दिन नेपाली, चौथो दिन गणित र क्लैटौ दिन विज्ञान विषयको परीक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ। यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका छन्। यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ। जसमा सैद्धान्तिकर्तर कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी नन्गेडिङ (एनजी) मा पर्नेछन्। दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाठनेछन्। दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ।

रामपुरका विद्यालयलाई सूचना प्रविधि तालिम



पाल्पा, माघ ८/जिल्लाको रामपुर नगरपालिका भित्र रहेका विद्यालयहरूलाई सूचना प्रविधि सम्बन्धी ४ दिने आधारभूत तालिम दिइएको छ। रामपुर नगरपालिका शिक्षा शाखाले नगर भित्रका प्राथमिक र आधारभूत तहका विद्यालयहरूका लागि तालिम दिएको हो।

दैर्घ्यांती माध्यमिक विद्यालयको सभाहालमा भएको तालिममा विद्यालयको सुचना प्रणालीलाई डिजिटल माध्यममा कसरी राख्ने र शिक्षकहरूलाई डिजिटल साक्षर बनाउन ज्ञान सिपाही र विद्यार्थीलाई दिइएको छ। तालिमको एक औपचारिक कार्यक्रमका विच समापन गरिएको छ। समापन कार्यक्रममा बोल्डै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले प्रविधियुक्त नगरपालिका निर्माण गर्ने अभियानमा नगरपालिका लागेको बताए। उनले विद्यालय मात्र नभई होका कार्यालय र नगरपालिका

पाल्पामा ५ महिने बालकमा देखियो 'इस्पाइनल मस्कुलर एट्रोफी' रोग

उपचारको लागि २७ करोड लाग्ने, परिवारले गरे सहयोगको अपिल

कृष्ण पोखरेल —

पाल्पा, माघ ८/पाल्पामा ९ महिने बालकमा 'इस्पाइनल मस्कुलर एट्रोफी' (एसएमए) नामक रोग भेटिएको छ। तानसेन नगरपालिका-११ बालकाका महेन्द्र विष्ट र सिर्जना भट्टराई विष्टको ९ महिने छोरा सिर्जम विष्टमा यस्तो रोग भेटिएको हो।

विश्वमै दुर्लभ मानिएको यो रोगको उपचार नेपालमा सम्भव भने छैन। यो रोगको उपचार सम्भव भएपनि उपचारका लागि करिब २७ करोड बढी लाग्ने बताइएको छ। सिर्जम जन्मदा राम्रै जन्मेका थिए। बच्चा जब ४ महिना पुरा भई ५ महिनामा लागेपछि बच्चाले असामान्य व्यवहार देखाउन थालेपछि परिवारले नेपालका अस्पतालहरूमा चेकजाँच गराएका थिए। बच्चाको दिनहुँ कम्मर भन्दा मुनिको भाग कमजोर हुँदै गएपछि विष्ट दम्पती उपचारको खोजीमा लागेका हुन्। नेपालका विभिन्न अस्पतालमा चेकजाँच गर्दा बच्चाको रोग पता लागेको थिए। काठमाडौंका चिकित्सकहरूको



सरसल्लाहमा विष्ट दम्पती ९ महिने छोरा लिएर भारतको नयाँ दिल्लीको विलक्षण म्याक्स सेन्टर फर चाइल्ड हेल्प केयरमा उपचार गर्न पुरोगा थिए। सोही अस्पतालमा मात्र बच्चालाई एट्रोफी' रोग लागेको पत्ता लाग्यो। यो रोग लागिसकेपछि शरिका नसाहर सुकै जाने, काम गर्न छोड्ने, कम्मर भन्दा मुनीको भाग विस्तारै कमजोर भई काम नगर्ने अवस्थामा पुनर्ने, श्वासप्रश्वास प्रणालीमा समस्या आउने, हात खुटा कमजोर हुँदै

काम नगर्ने, शरीरका अंगहरूले काम निकिय हुँदै जाने र दुई वर्ष भित्र उत्त व्यक्तिको मृत्यु हुने अवस्था रहेको अहिलेसम्मको अध्ययनले देखाएको छ।

नेपालमा यो रोग पता लगाउने उपकरण समेत नभएको रोग पत्ता लागेपछि उपचारको लागि पनि उपचारको लागि २.१ मिलियन डलर अर्थात् नेपाली २७ करोड सम्म भएता हामी जेनेतै जायजेया, भएको श्री सम्पत्ति सबै बेचिखिन गरेर

आमाबाबुले नेपाल सरकारदेखि सबैमा सहयोगको लागि अनुरोध गरेका छन्। विष्ट दम्पतीले तानसेनमा पत्रकार सम्मेलन गरी बच्चालाई बचाइदिन नेपाल सरकारदेखि देश विदेशमा रहने सबै नागरिक, बालबालिकाको क्षेत्रमा काम गर्ने देशीविदेशी संघ संस्था, मानव अधिकारकमीसँग सहयोगको अपिल गरेका छन्। एक दुई करोड भएता हामी जेनेतै जायजेया, भएको श्री सम्पत्ति सबै बेचिखिन गरेर

जुटाउने थिए तर २७ करोड हामीले कहै पनि हालतमा रकम जटाउन सक्दैनै त्यसैले सरकार गम्भीर भएर सोचो छ र हाम्रो बच्चाले पुर्नजिवन पाउने आशामा रहेको विष्ट दम्पतीले बताए। नेपालमा हालसम्म पाँच जना बच्चामा यो रोग भेटिएकोमा दुई जना बच्चाको उपचार हुन नसकी मृत्यु भईसकेको र एक जना सियोना श्रेष्ठले खोप एपेको कारण बाचन सफल भएको र अन्य दुई जना बच्चामा हालै मात्र रोग पता लागेको बालकको आमा सर्जना भट्टराई विष्टले बताइन्। बच्चाको रोग पता लगाउन मात्रै भफडै ७ लाख रकम खर्च भईहेको उनको भनाइ छ। यो रोग लागेको १८ महिना भित्र जोलजेस्मा नामक अमेरिकी खोप लगाई सक्नुपर्ने हुँदै। जितसबौदो चाडो खोप लगायो त्यति प्रभावकारी हुने भएकाले विष्ट दम्पतीले सबैसँग हारगुहार गरेका हुन्। अध्ययन र अनुसन्धानमा निकै खर्चिले भएकाले एक ढोज खोपको मूल्य नेपाली २७ करोड पर्न गएको हो। यो खोप विष्टका ४८ देशमा मात्र लगाउन पाईने अमेरिकी कानुनी प्राविधान रहेकाले खोप उपलब्ध भएमा पनि विकसित देशमा पुरेत भारत खोप लगाउन सकिने अवस्था रहेको छ। विष्ट दम्पतीले कृषि विकास बैक बुटवल शाखाको खाता नं ०४१४८०५३८५६३२०१० सक्दो सहयोग गरी बच्चाको जीवन बचाउन सक्नुसँग अपिल गरेका छन्।

पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु

पाल्पा, माघ ८/पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रुपन्देही, दाढ, मोरङ, लमजुङ, तनहुँ, कास्की, कैलाली र धनुषांशु जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको हो।

पाल्पाको रामपुरका विद्यालयलाई सूचना प्रविधि तालिम दिइएको छ। रामपुर नगरपालिका शिक्षा शाखाले नगर भित्रका प्राथमिक र आधारभूत तहका विद्यालयहरूका लागि तालिम दिएको हो। तालिमको एक औपचारिक कार्यक्रमका विच समापन गरिएको छ। तालिमको एक औपचारिक कार्यक्रमका विच समापन गरिएको छ। समापन कार्यक्रममा बोल्डै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले प्रविधियुक्त नगरपालिका निर्माण गर्ने अभियानमा नगरपालिका लागेको बताए। उनले विद्यालय मात्र नभई होका कार्यालय र नगरपालिका



मोटरसाइकल चालकका रम्भा गाउँपालिका-१ असर्दीका २८ वर्षीय हेमन्त जि.टी.को मृत्यु भएको हो। मोटरसाइकल करिडोर सडक खण्डमा पिपलडाँडाबाट हुँगीतर्फ आइदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदै।

ज्यान गएको जिल्ला प्रहरी कार

केही दिनयता देशभरि नै अत्यधिक चिसो बढेको
छ । चिसोबाट सबैमन्दा बढी प्रभावित यतिखेर तराईका
जिल्लाहरु बन्न पुगेका छन् । त्यहाँ चिसोका कारण
धामाधम विद्यालयहरु बन्द भएका छन् । शितलहरसँगै
चिसो बढेपछि रुपन्देहीका केही स्थानीय सरकारले विद्यालय
बन्द गर्ने निर्णय गरेका छन् । त्यहाँका बुटवल
उपमहानगरपालिका र सैनामैना नगरपालिकामित्रका
विद्यालयरु अहिले तीन दिनका लागि बन्द भएका छन् ।
जसका कारण हजारौं विद्यार्थीको पढाइ प्रभावित बन्न
पुगेको छ । यद्यपि स्वास्थ्य भन्दा ठूलो केही छैन ।
स्थानीय सरकारले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर
गरी विद्यालय बन्द गर्ने जुन निर्णय गरेका छन् त्यो
आफैमा सकरात्मक मान्युपर्छ ।

एकातिर घाम नलाञे र अर्कोतिर मुटु छेड्ने
कठ्याग्रिंदो चिसो बढ्न थालेपछि तराईको जनजीवनसमेत
थप कष्टकर बन्न पुगेको छ । तराईमा भरपौँडै एक
हप्तादेखि नै शीतलहर चलेकाले कर्यालाई बिरामीसमेत
बनाएको देख्न सकिन्छ । त्यसबाट सबैभन्दा बढी प्रभावित
वृद्धवृद्धा, बालबालिका नै छन्, त्यसका साथै अशक्त,
अपाङ्गता भएका व्यक्तिहरूको हकमा समेत चिसो काल
बनेर आएको छ । जाडोबाट बच्नको लागि आवश्यक
तयारी नगर्दा जनजीवन बढी प्रभावित हुने गर्दछ । कतिपय
अवस्थामा भने जाडोबाट बच्न सामान्य सावधानी
नअपनाउँदा पनि जनधनको क्षति पुगेको देखिन्छ । जस्तो
कि, जाडोमा बालबालिका, वृद्धवृद्धाहरूलाई साँझ-बिहान
चिसो बढेको बेला न्यानो कपडा लगाइदिने, तातो र
ताजा खानेकुरा खान दिने, घाम लागेपछि मात्र हिँडुल
गराउने गरेमा मात्र पनि चिसोबाट धेरै हदसम्म बच्न
सकिन्छ । चिसोमा आगो ताप्ने बेलामा समेत सचेतता
नअपनाउँदा यो मौसममा आगलागीका घटनासमेत बढ्ने
गरेको छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल
राख्नुपर्दै । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो,
श्वासप्रश्वास, घाँटीको समस्याले सताउने गर्दछ । यस्तो
अवस्थामा खानपान र रहनसहनमा समेत उत्तिकै ध्यान
दिनुपर्ने हुन्छ । भोलपदार्थ खानेकुराका साथै हरियो सागपात
खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने
भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्दछ । यसर्थ बढ्दो
चियोबाट बच्च उच्च सतर्कता अपनाउन जरुरी छ ।

f Opinion @ Social Network **f**

हिम्मत यति धेरै थियो कि, समुन्द्र समेत पार गर्न सक्ये
मजबुरी यति धेरै भयो कि, दुई थोपा आँसुमा डुब्न पुगे ।
(सुमित्रा राणाको फेसबुक स्टाइल <https://www.facebook.com/Sumitra.Rana/>)

ऐसी विशेषज्ञता की जरूरत है कि वह अपने लिए उपयोग के लिए विशेष तरीके से अपनी जानकारी का उपयोग कर सके।

नवजनघेतना दैतिकांको रूपमा तपाईंसामु आईरहेको छ । यो पत्रिका
अभ्यर्थीय अनि पठ्ठनीय बनाउनको लागि तपाईंस्तरको अनुच्छेद सुधारवाहन्छ

नवजन्येतना दैनिक
भारतीयोंना जानेवाला

महावताटल तानसन, पाल्या	प्र॒हरी कार्यालय
४८०२९	भिमअस्पताल भैरहवा ०७१-२०७९३
४८०४८	मिसनअस्पताल पाल्या ०७५-२०७११, ५२०४८द
४८०२३	परिवार नियजन संघ पाल्या ०७५-२०७२३
४८०५४	पाल्या जिल्ला अस्पताल ०७५-२०७५४
४८१२०	लुंगिनी मोटिकल कलेज प्रभास ०७५-१११२०
४८०१८	पिंचन्द्र परासी ०७८-२०७८
४८०६५	भैरहवा आँखा अस्पताल ०७१-२०७६५
४८०८८	अधिखांडी जिल्ला अस्पताल ०७१-२०७८८
४८०८८	तम्दास जिल्ला अस्पताल ०७१-२०७८८
४८०२००	तैलिहवा जिल्ला अस्पताल ०७६-२०२००
४८०४५०	सिंदुर्धांकाल महिला अस्पताल ०७१-२४४५०
४८०३३	बुटवल हासिताल ०७१-५४८३३
४८०११	विनियोगी सेवा ०७१-२०७११

नेपाली रगत विदेशी सेवामा कहिलेसम्म



प्रा.डा. तीर्थप्रसाद मिश्र

नेपाली वास्तुकलाविद् तथा बौद्ध धर्मका पण्डितहरू उत्तर तथा दक्षिणातिरि सम्मानित थिए । तर, उन्नाइसाँ शताब्दीअगाडि नेपालीहरू विदेशी सेनामा भर्ना भएको अभिलेख पाइएको छैन । गोरखाको नेतृत्वमा विजय अभियान सञ्चालन गर्ने क्रममा सैनिक परिचालन अधिक मात्रामा हुँदा गोर्खालीहरू युद्धकलामा निपुण हुँदै गए । सैनिकमा हुनुपन्न गुण नेपालकै केही विशेष वर्गमा हुँदा तिनीहर वीर कहलिए । यिनै वीर नेपालीहरूकै बहादुरीका कारण नेपाल टिस्टादेखि सतलजसम्म पुगेको थियो । नेपालीहरूले विजय अभियान सञ्चालन गर्दा भारतमा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा तीव्र गतिले अगाडि बढिरहेको इस्ट इन्डिया कम्पनी तर्सन पुग्यो । नेपाल-अंग्रेज युद्ध हुनुपूर्व नै गोर्खालीलाई आफ्नो सेनामा भर्ना गराउने कुटिल चाल घलिसकेको थियो तर आशातित सफलता पाउन सकेको थिएन । सुगौली सन्धिपश्चात् नेपाल अंग्रेज युद्धमा बहादुरी देखाएका र अंग्रेजबाट समेत प्रशसित बलभद्र कुँवर केही नेपाली जवानका साथ पञ्जाबका नरेश रणजित सिंहको सेवामा सम्मिलित हुन पुगे । प्रथम पटक ठूलो संख्यामामा नेपालीहरू विदेशी सेनामा भर्ना हुन गए । अर्को तर्फ नेपाल-अंग्रेज युद्धमा गोरखालीलाई भर्ना गर्न प्रोत्साहन गर्न थाले । पश्चिमका केही भगौडा नेपाली सैनिक अंग्रेज सेनामा भर्ना हुन थालिसकेका थिए ।

निरुत्साहित नै गरे
वीरसमशेर सत्तामा अ
चाहेजित नेपाली जवान
समशेर तथा राणा शा
सेनामा सामेल हुन उ
सेनामा भर्ना भएकाल
सेनामा भएकै ठानिने
पिटाए । अंग्रेजका एजेन
संकलन गर्न गाउँगारा
अंग्रेजीको सेनामा भर्ना
बढाए पाए ।

द्वितीय विश्वयुद्धसम्म यो क्रम
 बढी नै रहयो नेपालीहरूमा अंग्रेजी
 फौजमा सेवा गरी लाहुरे हुने धेरैको
 रहर जाग्यो अंग्रेजले राई लिम्बु क्षेत्री
 मगर गुरुड जस्ता जातिबाट सेनामा
 भर्ना लिने हुँदा धेरै ब्राह्मण तथा
 नेवारले समेत आफनो थर नै परिवर्तन

मेष : आवेशको निर्णयले समस्या आउनेछ भने अवसरलाई पछि पारिनेछ ।	तुला : पहिलेका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ ।
वृष : रचनात्मक काममा जुन्ने समय छ । सोचेवन्दा फरक मोड लिन सक्छ ।	वृश्चिक : प्रयत्न गर्दा नयाँ काम थाली हुनेछ । सहयोग जुन्ने छ ।
मिथुन : वचन पुऱ्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् ।	धनु : स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ ।
फर्ग : केही कठोर नीति अवलम्बन गर्नुरे चिताएको काम सम्पादन हुनेछ ।	मकर : परिस्थिति अनुकूल रहनेछ, लगानशीलताले लक्ष्यमा पुऱ्याउनेछ ।
स्त्रिंह : खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्वाकांक्षी योजनामा अधि नबलहुनेला ।	काञ्ज : वैद्यनिक प्राविधानले अस्थारो पार्न्छ, अधिकार सुरक्षा गर्न जुन्नुपर्न्छ ।
कन्या : मिहिनेतको परिणाम प्राप्त हुने ब । तारिफुयोग काम सम्पादन द्वेष्ट ।	मीन : अवसर आएपानि नयाँ काममा द्वारा दालाउँसि विज्ञार पुऱ्याउन्दैला ।

नेपालीलाई भर्ना गर्ने डिपो नै खुले । अंग्रेजले गोर्खाली फौजलाई सिंगापुर, मलेसिया र आवश्यकता अनुसार अन्यत्र खटाउदै गयो । भारतीय फौजमा पनि गोर्खाली जवानहरूको संख्या बढौदै गयो । प्रथम तथा द्वितीय विश्वयुद्धमा नेपालीले देखाएको वीरताका कारण संसारका सबै मुलुक नै गोर्खालीहरूप्रति आकर्षित हुन थालेका थिए । भारत बेलायत लगायत हाल युरोप अमेरिका अस्ट्रेलियामा समेत धेरै नेपालीहरू सैन्य सेवामा छन् । बेलायत र भारतमा गोर्खालीको बेरलै बटालियनहरू संगठित छन् । ब्रिटिस सेना भर्नाका लागि त तालिम दिने धेरै संस्थाहरू काठमाडौं, धरान, पोखरा लगायतका विभिन्न स्थानमा संस्थाका रूपमा खुलेर क्रियाशील छन् । यसै पृथ्वीभूमिमा नेपालीहरू रुसी सेनामा भर्ना भई युक्रेनसँग युद्धमा होमिँदा केहीको वीरगति प्राप्त भएको समाचार छापामा आउन थालेका छन् । यी युवाहरू दलालमार्फत वा अन्य माध्यमबाट रुस पुरी सेनामा भर्ती हुन पुगेका थिए । किन नेपालीहरू रुसी सेनामा भर्ना भए त भनेर खोज्ने हो भने राम्रो आएबाट भविष्य सुन्दर बनाउने योजनाकै कारण युद्धको समयमा पनि रुसी सेनामा भर्ती भएको देखिन्छ । कति नेपालीहरू रुसी सेनामा भर्ती भए ।

रूस र युकेन बीचको युद्धमा कति नेपालीहरूलाई खटाइयो कतिको ज्यान गयो त्यसको यकिन तथ्यांक छैन । जुन तथ्यांक बाहिर आएको छ त्यो मिथ्यांक मात्र पनि हुन सक्छ । त्यसको अभिलेख न सरकारसँग छ न त सम्बन्धित देशले नै उपलब्ध गराएको छ । चीनको सेनामा भर्ना गर्न बन्देज लगाउने तर अंग्रेजी सेनामा भर्ना हुन उक्साउने सरकारी नीतिले भारतप्रति कुटनीतिको भल्को दिन्छ । नेपाली युवा विदेशी सेनामा सामेल हुने परिपाटी र यसको परिणामका विषयमा हालसम्म पनि वस्तुतिष्ठ हिसाबले समीक्षा हुन सकेको छैन । गोर्खा भर्ती बन्द गर्ने विषयमा समयसमयमा आवाज उठाने गरेका छन् तर ती आवाजले चर्को रूप लिन नसकदा कुम्भकर्ण सरकारले वास्ता गरेको छैन । नेपाली रगत विदेशी सेवाको लागि खर्च हुने कार्यबाट मुलुकले के पायो, के गुमायो? विचार गरी भविष्य उन्मुख योजना वा रणनीति बनाउन जरुरी छ । एकपटक ढोका खोलेपछि बन्द गर्न निश्चय नै कठिन हुन्छ तर पनि मुलुकलाई परेको र पर्ने दीर्घकालीन असरलाई दृष्टिगत गरी यस विषयमा गम्भीर भझहालनु पर्नेछ । तर, संयुक्त राष्ट्र संघको आहवानमा नेपाली फौज पठाउने कार्यलाई यस विषयसँग गास्त मिल्दैन । आफैनै स्वार्थ र सन्दर्भमा रूमलिएका राजनीतिज्ञ, बुद्धिजीवी, पत्रकार, समाजसेवी तथा नागरिक समाजको ध्यान यता कहिले पुरला? बाढी आएको बेला माझीको सल्लाहमै समय लाग्दा के हुने हो? वर्तमानमा स्वार्थको घेराबाट बाहिर आई सबै राजनीतिक पार्टीको सहमतिमा साझा मुद्दा पहिचान गरी सोको समाधानतर्फ लागेमा सबै मठाधीशहरूलाई पाप पखाल्न सहज हुने थियो कि? जो जससँग सम्बन्धित छ । अस्त । -दिसी नेपाल डटकम

नेपाल प्रचिन्धि

जापान बन्यो चन्द्रमामा पुग्ने पाँचौं देश

जापानको स्लिम मून मिसनको यान सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । योसँगै जापान आफ्गो यानलाई चन्द्रमाको सतहमा सफ्ट ल्याउड गराउन सफल विश्वको पाँचौं देश बनेको छ । यसअघि अमेरिका, रस, चीन र भारतले यसमा सफलता प्राप्त गरिसकेका छन् । जापानको Smart Lander for Investigating Moon चन्द्रमाको सतहमा अवतरण गरेको हो । जापानी अन्तरिक्ष एजेन्सी जाक्साका अनुसार अवतरणका लागि उसले ६ सय गुणा ४ हजार किलोमिटरको क्षेत्र खोजी गरेको थियो र यान सोही निर्धारित इलाकामा सटिक ढंगले अवतरण गरेको छ ।

त्यो क्षेत्र चन्द्रमाको ध्रुवीय क्षेत्रमा रहेको छ । निर्धारित अवतरण स्थलको १०० मिटरको दायरेभित्र यान अवतरण गराउने जाक्साको योजना थियो र त्यसमा अन्तरिक्ष एजेन्सी सफल भएको छ । उक्त अवतरण स्थलको नाम शियोनी क्टेर हो । यसलाई चन्द्रमामा रहेको सबैभन्दा अँध्यारो धब्बा भनिन्छ । एउटा अर्का सम्भावित अवतरणस्थल मे यस नेक्टारिस पनि हो । जसलाई चन्द्रमाको समुद्र पनि भनिन्छ । स्लिममा AdAdvanced Optical and Image Processing Technology रहेको छ । साथै यसमा एक्सरे इमेजिंग एण्ड स्पेक्ट्रोस्कोपी मिसन (XRISM) पनि चन्द्रमामा पठाइएको छ । यसले चन्द्रमाको चारैतर्फ परिक्रमा गरी चन्द्रमामा बहेने प्लाज्मा वायुको जाँच गरेको थियो । यसलाई मित्शुविशी हेभी इन्डस्ट्रिजले निर्माण गरेको हो । यसको सफलता दर ९८ प्रतिशत रहेको छ । स्लिम एक हलुका रोबोटिक ल्याण्डर हो । यो मिसनलाई मून स्नाइपर पनि भनिएको छ र यो मिसनको लागत १३ अर्ब रुपैयाँभन्दा धेरै छ ।

स्मरण रहोस् पछिल्लोपटक रसको लुना २५ यान चन्द्रमाको दीक्षिणी ध्रुवमा दुर्घटनाग्रस्त भएको थियो । त्यसअघि भारतको चन्द्रयान-३ भने चन्द्रमामा अवतरण गर्न सफल भएको थियो ।

जापानी यानले चन्द्रमामा के गर्दै ?

अवतरण पश्चात् अब स्लिमले चन्द्रमाको

सतहमा रहेका ओलिभिन चट्टानको जाँच गर्नेछ ताकि चन्द्रमाको उत्पत्तिको बारेमा पत्ता लाग्न सकोस् । यद्यपि यो मिसनमा कुनै रोबर भने समावेश गरिएको छ । यसअघि जापानले यो चन्द्र मिसनको प्रक्षेपण मिति २ महिनापछि सारेको थियो । किनकि उसले मिडियम लिटृ एचथ्री रकेटको असफलताको परिक्षण गरिरहेको थियो ।

अब जापानले यही वर्ष हाकुतो-२ र सन् २०२५ मा हाकुतो तीन मिसन पठाउनेछ । यी ल्याण्डर र अर्बिटर मिसनको रूपमा हुनेछन् । जापानले गतवर्ष पनि चन्द्रमामा यान पठाएको थियो । तर ऊ अवतरणमा सफल भएन । उक्त ओमोतेनार्शी यान सम्पर्कीयी भएको थियो जुन गतवर्ष नोभेम्बरमा अवतरण हुनुपर्ने थियो । त्यसपछि गत अप्रिलमा हाकूतो आर मिसन ल्याण्डरलाई चन्द्रमामा पठाइएको थियो, जुन चन्द्रमामै पुगेर दुर्घटनाग्रस्त भयो । त्यसअघि सन् २०२२ को अक्टोबरमा एप्सिलन रकेट चाहीं प्रक्षेपणकै समयमा विस्फोट भएको थियो ।

-अनलाइन खबर डटकम

अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल

भारतीय वैज्ञानिकहरूको एउटा समूहले एउटा ठूलो दाढी गरेका छन् कि अब आफ्नो मोबाइल वा ग्यारेट श्वास फेरेको भरमा नै खोल्न र बन्द गर्न सकिनेछ । भारतीय समाचार संस्था एनडीटीभीका अनुसार सास फेर्ने क्रममा हावाको हलचल प्रक्रिया (टर्ब्युलन्स)ले बायोमेट्रिक प्रमाणीकरण विधिको रूपमा काम गर्न सक्ने उपाय पत्ता लागेको छ । यसको मतलब स्मार्टफोन र अन्य उपकरणहरू सास फेरेको भरमा अनलक गर्न सकिन्छ । यसको सबैभन्दा ठूलो फाइदा वा बेफाइदा जै भने मृत व्यक्तिको व्यक्तिगत र्याजेट अनलक हुने छैन । चेन्नईको इन्डियन इन्स्ट्युट अफ टेक्नोलोजिका भेदश पञ्चगुला र उनको टोलीले आफ्नो प्रयोगबाट यो जानकारी संकलन गरेको हो ।

टोलीले हावाको दबाव सेन्सरबाट रेकर्ड गरिएको सास फेर्ने डेटाको साथ प्रयोग गर्यो । प्रारम्भमा वैज्ञानिकहरूको उद्देश्य एआई मोडेलको विकास गर्नु थियो, जसले श्वासप्रश्वास सम्बन्धी रोगहरू भएका बिरामीहरूलाई पहिचान गर्न सक्छ । एनडीटीभीको रिपोर्टका अनुसार श्वासप्रश्वासको तथ्याङ्कले वैज्ञानिकहरूले सोचेभन्दा बढी जानकारी दिएको छ । अन्वेषकहरूले पत्ता लगाए कि एक पटक एआई मोडेलले कुनै व्यक्तिको श्वासप्रश्वास डेटाको विश्लेषण गरेपछि यसले व्यक्तिले नयाँ सास फेरेको छ वा छैन भनेर ९७ प्रतिशत सटीकताका साथ प्रमाणित गर्न सक्छ । यद्यपि यो प्रयोग प्रारम्भिक हो,



एआई मोडेलले दुई व्यक्तिको श्वासप्रश्वासमा फरक पार्न सक्छ कि सदैन भनेर पनि परिक्षण गरेको छन् । उतीहरूका अनुसार यो परिक्षणले ५० प्रतिशतभन्दा बढी शुद्धताका साथ पूरा गर्नु पूर्ण रूपमा नयाँ हुनेछ । धेरै फिल्महरूमा हामीले देखेका छौं कि मूत व्यक्तिको स्मार्टफोन र अन्य र्याजेटहरू अनलक हुन्छन् । र्याजेटहरू सास फेर्ने अनलक हुन थाल्थन, त्यसैले मृत्यु पञ्च कसैको यन्त्र अनलक हुने छैन ।

वैज्ञानिकहरूले भनेका छन् एआई मोडेलले सास फेर्ने क्रममा व्यक्तिको नाक, मुख र धाँटीबाट उत्पन्न हुने टर्ब्युलेन्सको विशेष ढाँचा पहिचान गर्दछ । यद्यपि यो प्रयोग प्रारम्भिक हो,

कसरी हुन्छ जलवायु परिवर्तन ?

बोमेन्द्र भण्डारी

कुनै स्थान विशेषजो मौसममा दीर्घकालीन रूपमा परिवर्तन हुनुलाई नै जलवायु परिवर्तन भनिन्छ । तापमान, दबाब, आर्द्धता- यी तीन कुराको परिवर्तनले नै हाम्रो मौसममा ठूलो हलचल आउँछ । जलवायु परिवर्तन दुई कारणाबाट हुन्छ, १) प्राकृतिक कारण, २) मानवीय कारण । वर्तमान समयमा मानव गतिविधिका कारण जलवायु परिवर्तन तीव्र रूपमा बढेको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ । जलवायु परिवर्तनका कारण नेपालमा द्रूत गतिले हिउँ पग्लने र मनसुनको समयमा पहाडी भेगमा मुसलधारे वर्षाका कारण उत्पन्न हुने जलवायु जोखिम बढेका छन् । अनावृष्टि, अल्पवृष्टि र अतिवृष्टिका कारण विभिन्न समयमा उत्पन्न भएका छन् । यसको प्रत्यक्ष असर कृषि उत्पादनमा परेको छ । यसो हुँदा निकट भविष्यमा हाम्रो अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ ।

हिमालहरू पानीका स्रोत वा भण्डार हुन् । जलवायु परिवर्तनका कारण यी परिवर्तन गर्दा समुद्रमा पानीको सतह बढौदै छ । हाम्रा हिमताल फुट्ने क्रम बढिरहेको छ । पर्यटकलाई लोभ्याउने हाम्रा हिमालहरू आज कालो चट्टानमा परिणत हुँदै गर्दा देशको अर्थतन्त्रमा चौतर्फी असर देखिएको छ । यसले पर्यटन र जलविद्युत क्षेत्रमा असर गर्नुका साथै बाढी-पीरिहोजस्ता समस्या बढेको छ । जलवायु परिवर्तनकै कारण, अर्कोतिर जाडो महिनामा पनि मलेरिया र डेंगुजस्ता रोग देखापरेका छन् । चैत-वैशाखमा भीरपाखामा फुल्ने फूल अचेल माघ-फागुनमा फुलन थालेका छन् । कृतु अनुसारका फल र अन्न पनि समय अघि-पछि हुन थालेका छन् । जलवायु परिवर्तनका केही कारण छन् । सर्वप्रथम प्राकृतिक कारणको चर्चा गराई ।

सूर्यमा हुने परिवर्तन :
सूर्यको सतहमा काला धब्बा (सनस्प्ट)हरूको संख्याको घटबढेको गर्दा पृथ्वीको मौसममा परिवर्तन हुन्छ । सूर्यमा काला धब्बा (सनस्प्ट)हरूको संख्या धेरै भयो भने पृथ्वीमा मौसम चिसो र कम भयो भने पृथ्वीमा मौसम तातो हुन्छ । जसका कारण जलवायुमा परिवर्तन हुन्छ ।
ज्वालामुखी विस्फोट :

ज्वालामुखी विस्फोट हुँदा विभिन्न प्रकारका र्यास उत्पन्न हुन्छन् । जसमध्ये सीओ-ट्रू, सीएट्रू, एच-ट्रू-ओ आदि र्यासले सूर्यको प्रकाश पृथ्वीमा आउनाबाट रोक्छ, जसका कारण धर्तीको तापक्रममा कमी आउँछ र जलवायुमा परिवर्तन आउँछ ।
मिलनकोविच साइकल :
पृथ्वीको धुमे कक्ष र झुकावले गर्दा सूर्यको ताप पृथ्वीमा कहिले धेरै हुने गर्दछ । जसले प्रत्यक्ष रूपमा जलवायुमा परिवर्तन आउँछ । यसको खोज मिलुटिन मिलानकोविचले गरेकाले यसलाई मिलनकोविच इफेक्ट भनिएको हो ।
महाद्वीपमा आउने परिवर्तन :
पृथ्वीमध्ये रहेका व्यक्तिको श्वासप्रश्वासमा फरक पार्न सक्छ कि सदैन भनेर पनि परिक्षण गरेको छन् । उतीहरूका अनुसार यो परिक्षणले ५० प्रतिशतभन्दा बढी शुद्धताका साथ पूरा गर्नु पूर्ण रूपमा नयाँ हुनेछ । धेरै फिल्महरूमा हामीले देखेका छौं कि मूत व्यक्तिको स्मार्टफोन र अन्य र्याजेटहरू अनलक हुन्छन् । र्याजेटहरू सास फेर्ने अनलक हुन थाल्थन, त्यसैले मृत्यु पञ्च कसैको यन्त्र अनलक हुने छैन ।

टेक्टोनिक प्लेटकै कारण



पहाड, समथल भाग र अग्लो चुचुरा बन्ने गर्दछ । जसले गर्ने यसको प्रयोगमा गर्दा विभिन्न समयमा उत्पन्न भएका छन् । यसको प्रत्यक्ष असर हरितगृह र राज्योगालाई भनिन्छ ।

अनावृष्टि, अल्पवृष्टि र अतिवृष्टिका कारण विभिन्न समस्या उत्पन्न भएका छन् । यसको प्रत्यक्ष असर

कृषि उत्पादनमा परेको छ । यसो हुँदा निकट भविष्यमा हाम्रो अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ ।

भिमालहरू पानीका स्रोत वा भण्डार हुन्छ । जलवायु परिवर्तनका कारण नेपालमा द्रूत गतिले हिउँ पग्लने र

रैनादेवी छहरामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड सुरु



पाल्पा, माघ ८/जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। पालिकाको आयोजनामा भएको प्रतियोगिता कठौपेपानी खेलमैदानमा सुरु भएको हो।

प्रतियोगिताको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले उद्घाटन गरेका हुन्। प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष भट्टराईले यस्ता प्रतियोगिताको माध्यमबाट गाउँ-गाउँमा अवसर नपाएर बसेका क्षमता र प्रतिभावान खेलाडी बाहिर आउने बताए। गाउँपालिकाले विद्यालयस्तरदेखि पालिका स्तरमा हुने विभिन्न किसिमका खेलकुद प्रतियोगितालाई प्राथमिकता दिई आएको अध्यक्ष भट्टराईले बताए। गाउँपालिका भलिबल लगायतका विभिन्न खेलकुद विद्यामा उत्कृष्ट प्रदर्शन गर्दै आएको अध्यक्ष भट्टराईको भनाई छ। वडा वडामा खेलकुद गतिविधि

बढाउन खेलमैदान निर्माणमा पालिकाले बजेट विनियोजन गर्दै आएको उनले बताए।

गाउँपालिकाभित्र विभिन्न प्रकार खेलकुद गतिविधि बढाउन, वडा वडामा रहेका खेलमैदानहरूको स्तरउन्नती गर्ने, विद्यालय भित्र र बाहिर विभिन्न प्रकार प्रतियोगिता गर्ने योजनावद रुपमा लागेको पालिकाका

युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीले बताए। माघ १० गते बुधबारसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, एथेटिक्स, सट पुट लगायतका १३ विद्यामा विद्यालयका विद्यार्थीहरूले प्रतिप्रदीर्घ गर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिलिसनाले बताए। पालिकाभारीका १२ वटा माध्यमिक विद्यालय र ३ वटा आधारभूत विद्यालय गरी १५ विद्यालयका ३ सय जना विद्यार्थी खेलाडीहरूले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका संयोजक राजाराम

भाटले बताए। प्रतियोगितामा ६० स्वर्ण, ६० रजत र ६० कास्य पदकहरू राखिएका छन्। प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूले रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधित्व गर्दै जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन्।

प्रतियोगिताको शुभारम्भ कार्यक्रममा उपाध्यक्ष युवराज थापा, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिका सदस्यहरू, शिक्षा समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाको कार्यालयका शाखा प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूले खेलाडीहरूलाई हैसल्ला बढाउन्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा दिएका थिए। युवा तथा खेलकुद विकास समितिका संयोजक नारायण कार्कीको अध्यक्षता, खेल संयोजक राजाराम भाटको सञ्चालनमा कार्यक्रम भएको थियो।

खेलकुद समाचार

प्रधानमन्त्री कप : पुलिस क्लबको चौथो जित



काठमाडौं, माघ ८/प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय किंकेट प्रतियोगिताको सोमबार खेलिएको दुई विभागीय क्लबविचको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा हालसम्म चार खेल खेलेको पुलिस क्लबको यो चौथो जित हो। एपीएफ क्लबले पनि चौथो खेल खेलेको हो।

प्रतियोगितामा एपीएफ क्लबको यो दोस्रो हार हो। दुई खेलमा भने एपीएफ क्लब विजयी भएको छ। सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा ट्रस हारी पहिले व्याटिङ्डको निम्नो पाएको पुलिस क्लबले ४१ ओभरमै अलआउट हुनुअघि ८७ रनमात्र बनाउन सक्यो।

एपीएफ क्लबका कुनै पनि व्याटस्म्यान लामो समय किजमा टिक्न सकेनन्। तीन व्याटस्म्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके। सन्दीप जोराले अविजित २५ रन बनाए। अमर रौतेलाले टोलीको खातामा २३ रन थपे। ओपनर व्याटस्म्यान प्रज्जवल शाहीले १३ रन जोडे। अन्य व्याटस्म्यानले दोहोरो अंकमा रन बट्टन सकेनन्। एपीएफ क्लबका चार व्याटस्म्यानले त खातासम्म खोल सकेका थिएनन्।

एपीएफ क्लबले अतिरिक्त रुपमा १५ रन पायो। पुलिस क्लबका बलर लिलित राजवंशी एकलै पाँच विकेट लिए।

अर्थ/कर्पोरेट समाचार

लगातार घट्दै सेयर बजार



पाल्पा, माघ ८/नेपाल स्टक एक्सचेंज (नेप्स)ले आफ्नो घट्दो क्रमलाई निरन्तरता दिएको छ। गत साताको बुधबारेखि नै घट्न थालेको नेप्स परिसूचक सोमबारसम्म लगातार चौथो दिन पनि घट्दो क्रम रहेको छ। गत साताको बुधबार १२ अंकले घटेको नेप्से परिसूचक सोमबारसम्म लगातार चौथो दिन पनि घट्दो क्रम रहेको छ। निरन्तर बढेर उकालो लागिरहेको यो कम्पनीको सेयर स्तरमा समेत गिरावट आएको छ। सोमबार ३५ अंकले घटेसै गम्भीर घट्दो क्रम रहेको छ।

परिसूचक १.४७ अंकले घटेको दिन कारोबार रकम समेत घटेको छ। दैनिक ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको सेयर बजारमा ६ अर्ब ३६ करोडको कारोबार भएको छ। यसकम्मा १ करोड ८० लाख कित्ता सेयर किनबेच भएको छ। ३६ कपनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको छ। यस्तै, २ कम्पनीको मूल्य भने थिर कायम भएको छ। कारोबार सुर भएरेखि नै परिसूचक घटेपनि २ कम्पनीको सेयर मूल्यमा भने ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ। अप्पर स्याङ्गे हाइड्रोपावर र मिडसोल हाइड्रोपावरको सेयर मूल्य उच्च अंकले बढेको हो। यस्तै, दोरी खोला जलविद्युत कम्पनीको मात्रै कारोबार भएको छ।

पाल्पासहित देशका विभिन्न...

...गम्भीर घाइते भएका उनीहरूको अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै मोरडको लेटाड नगरपालिका-५ खेलवास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। को.१.१ प ६२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-२ बस्ते १८ वर्षीय जेनिस राईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पहरीले जनाएको छ।

लमजुङको दोर्दी गाउँपालिका-४ सिमल विसौनीस्थित सडकमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ग.१ ज ७५६१ नम्बरको बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार सोही गाउँपालिका-४ बासबोट बस्ते ४५ वर्षीय पुरुषबाहादुर तामाङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रममा मृत्यु भएको थियो।

यस्तै दाढका लमही नगरपालिका-९ इवाडीस्थित सडकमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। प.३-०१-००५ ख ९७९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना

हुँदा बसमा सवार बर्दिया गेरूवा गाउँपालिका-१ थापापुरका ३६ वर्षीय भिम नाथ योगी र बर्दिया मधुवन नगरपालिकाका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको हो। कैलालीको घोडाघोडी नगरपालिका-२ ट्रक दुर्घटना हुँदा ट्रकमा सवार देवघाट गाउँपालिका-३ दगाराका ६५ वर्षीय नरबाहुदुर गुरुङ र ४५ वर्षीय विमाया गुरुङको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ना.४ ख १३६५ नं को टिपर अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका-७ का २४ वर्षीय दिन दयाल थारको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पहरीले जनाएको छ।

कास्कीको पोखरा महानगरपालिका-११

काहुँस्थित सडकमा मोटरसाइकल

दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

छ। चालक महोत्तरी एकडारा

गाउँपालिका-४ हलखोरीका सिताराम

मुखियाको २५ वर्षीय छोरा किशन

मुखियाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक

अस्पताल जनकपुरमा उपचारको क्रममा

मृत्यु भएको हो। सबै घटनाका

विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय

प्रतियोगितामा एथेटिक्स, भलिबल,

यस्तै धनुषाधको मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ फेचाहा मोरडिस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालक महोत्तरी एकडारा गाउँपालिका-४ हलखोरीका सिताराम मुखियाको २५ वर्षीय छोरा किशन मुखियाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भ